



# लोक सेवा आयोग सुर्खेत कार्यालय



वीरिन्द्रनगर, सुर्खेत

सूचना नं. ७१/०७८-७९, मिति: २०७८/१२/१७

## परीक्षा भवन कायम गरिएको सूचना ।

लोक सेवा आयोग, सुर्खेत कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालय, काठमाडौंको विज्ञापन नं. १७३३६-१७३३९/२०७८-७९ (खुला/ समावेशी) रा.प. तृतीय श्रेणी, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, विद्यालय निरीक्षक पदको लागि सुर्खेत परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

### परीक्षा कार्यक्रम

पत्र	मिति	समय	उम्मेदवार संख्या	परीक्षा भवन
प्रथम पत्र	२०७८/१२/२७	दिनको २:०० बजे	सबै उम्मेदवार	श्री लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेतको परीक्षा भवन ।
द्वितीय पत्र	२०७८/१२/२८	दिनको २:०० बजे		
तृतीय पत्र	२०७८/१२/२९	दिनको २:०० बजे		

### द्रष्टव्य : (परीक्षार्थीहरूले अनिवार्य पालना गर्नु पर्ने विषयहरू)

- प्रवेशपत्र बिना परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ । प्रवेशपत्रको प्रतिलिपि आवश्यक पर्ने उम्मेदवारले सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा परीक्षा संचालन हुनुभन्दा एक दिन अगावै प्रवेशपत्र लिइसक्नु पर्नेछ ।
- परीक्षा दिन आँउदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको कुनै परिचय-पत्र सहित उपस्थित हुनुहोला अन्यथा परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरुपमा पालना गर्नु पर्नेछ ।
- परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी भएको कलम/ डटपेन मात्र प्रयोग गर्नु पर्नेछ ।
- बस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइनेछ ।
- उम्मेदवारले अनिवार्य रुपमा मास्क लगाई परीक्षा केन्द्रमा प्रवेश गर्नु पर्नेछ साथै आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी स्वयंले लिई आउनु पर्नेछ ।
- परीक्षा केन्द्रमा प्रवेश गर्दा, शौचालय प्रयोग गर्दा र परीक्षा केन्द्रबाट बाहिर निस्कदा एक आपसमा भौतिक दुरी कायम गर्नु पर्नेछ ।
- परीक्षार्थीहरूले समूहमा भेला हुने जस्ता कार्य नगर्ने ।
- कोभिड-१९ बाट संक्रमित बिरामीको लागि लोक सेवा आयोग, सुर्खेत कार्यालयमा विशेष परीक्षा केन्द्र व्यवस्था गरिएकोले सम्बन्धित उम्मेदवारले यस कार्यालयको फोन नं. ०८३-५२०१०६/५२५५०६ वा ईमेल - surkhet@psc.gov.np मा परीक्षा अगावै सम्पर्क गर्नु पर्नेछ ।

बृज लाल चौधरी  
(कम्प्युटर अपरेटर)

खगेन्द्र बुढाक्षेत्री  
(नायब सुब्बा)

पूर्णमान श्रेष्ठ  
(उपसचिव)